



# ललितपुर महानगरपालिका

द्वारा महानगरपालिका

## स्थानीय राजपत्र

---

ललितपुर महानगरपालिकाद्वारा प्रकाशित

---

वर्ष ८, ललितपुर, असोज १४ गते २०८१, अतिरिक्ताङ्क ३, प्रथम संशोधन

---

### भाग - २

ललितपुर महानगरपालिकाको  
उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन  
कार्यविधि, २०७८

**प्रस्तावना :** नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको विकास निर्माण सम्बन्धी कार्यलाई व्यवस्थित रूपमा संचालनको लागि महानगरपालिकाले

उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन गर्न आवश्यक देखिएकोले ललितपुर महानगरपालिकाको विकास निर्माणलाई विकेन्द्रीकरण गरि व्यवस्थित गर्न बनेको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ४(१) बमोजिम महानगर कार्यपालिकाले यो कार्यविधि २०७८ जारी गरेको छ।

## परिच्छेद- १

### प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम ललितपुर महानगरपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७८ रहेको छ।  
(२) यो कार्यविधि कार्यपालिकाद्वारा स्वीकृत भई प्रमाणीकरण भएको मितिबाट प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमाः-
  - (क) “प्रमुख” भन्नाले महानगरपालिकाको प्रमुख सम्भन्नु पर्दछ।
  - (ख) “उप-प्रमुख” भन्नाले महानगरपालिकाको उप-प्रमुख सम्भन्नु पर्दछ।
  - (ग) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्भन्नु पर्दछ।

- (घ) “अध्यक्ष” भन्नाले उपभोक्ता समितिको अध्यक्षलाई सम्झनु पर्दछ ।
- (ङ) “आयोजना” भन्नाले ललितपुर महानगरपालिका वा सो अन्तर्गतका वडावाट पूर्ण वा आंशिक लागतमा विकास निर्माणसँग सम्बन्धित सञ्चालित योजना, कार्यक्रम वा परियोजनालाई सम्झनु पर्दछ र यसले महानगरसभावाट स्वीकृत भएको गैर सरकारी संघ संस्था, गैर नाफामूलक संस्था वा अन्य सामुदायिक संस्थाको आयोजना समेतलाई जनाउनेछ ।
- (च) “उपभोक्ता” भन्नाले आयोजनावाट प्रत्यक्ष लाभान्वित हुने आयोजना सञ्चालन हुने क्षेत्र भित्रका व्यक्तिलाई जनाउछ ।
- (छ) “उपभोक्ता समिति” भन्नाले आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्भार गर्नको लागि उपभोक्ताले आफूहरू मध्येबाट गठन गरेको समिति सम्झनु पर्दछ ।
- (ज) “कार्यालय” भन्नाले ललितपुर महानगरपालिकाको कार्यालयलाई बुझाउँछ ।
- (झ) “वडा कार्यालय” भन्नाले वडा समितिको कार्यालयलाई जनाउँछ ।
- (ञ) “कार्यपालिका” भन्नाले नगर कार्यपालिकालाई सम्झनु पर्दछ ।

- (ट) “ठूला मेशिनरी तथा उपकरण” भन्नाले वातावरणलाई अत्यधिक हास पुऱ्याउने प्रकृतिका ठूला मेशिनरी, उपकरण (बुलडोजर, एक्साबेटर जस्ता) र श्रममूलक प्रविधिलाई विस्थापित गर्ने खालका मेशिनरी तथा उपकरण सम्फनु पर्दछ ।
- (ठ) “पदाधिकारी” भन्नाले उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई सम्फनु पर्दछ ।
- (ड) “वडा” भन्नाले महानगरपालिका भित्रका वडाहरुलाई सम्फनु पर्दछ ।
- (ढ) “वडा अध्यक्ष” भन्नाले आयोजना सञ्चालन भएको वडाका वडा अध्यक्षलाई सम्फनु पर्दछ ।
- (ण) “सदस्य” भन्नाले उपभोक्ता समितिका सदस्यलाई जनाउनेछ र सो शब्दले उपभोक्ता समितिका पदाधिकारीलाई समेत जनाउनेछ ।
- (त) “सम्झौता” भन्नाले आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्भार गर्नको लागि कार्यालय र उपभोक्ता समिति बीच भएको लिखित करारनामा वा कबुलियतनामालाई जनाउनेछ ।

## परिच्छेद -२

### उपभोक्ता समितिको गठन र सञ्चालन

३) उपभोक्ता समिति गठन सम्बन्धी व्यवस्था :

- १) उपभोक्ता समिति गठन देहाय बमोजिम गर्नुपर्नेछ ।
- (क) आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरूको आम भेलाबाट अधिकतम सहभागितामा सम्बन्धित आयोजना स्थलमा नै सात देखि एघार (७ देखि ११ जना) सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्नेछ ।
- (ख) समिति गठनको लागि आम भेला हुने समय, मिति, स्थान र भेलाको विषय त्यस्तो भेला हुने मितिले कम्तिमा सात दिन (७ दिन) अगावै सार्वजनिक रूपमा जानकारी गराउनु पर्नेछ ।
- (ग) उपभोक्ता समितिवाट सञ्चालन हुने गरी स्वीकृत भएका आयोजनाहरूको कार्यान्वयनका लागि” उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडाका वडाअध्यक्ष वा वडा सदस्य वा कार्यालयले तोकेको कार्यालयको प्रतिनिधीको रोहवरमा गर्नु पर्नेछ ।
- (घ) उपभोक्ता समिति गठनको लागि बोलाईएको भेलामा योजनाको संक्षिप्त विवरण र समितिको संरचना सहितको जानकारी वडा कार्यालयका प्रतिनिधिले गराउनु पर्नेछ ।

- (ड) उपभोक्ता समिति गठन गर्दा समावेशी सिद्धान्तको अवलम्बन गर्नु पर्ने छ । समितिमा कमितिमा तेत्रीस (३३)प्रतिशत महिला सदस्य हुनु पर्नेछ । जसमा समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तीमा एकजना महिला पदाधिकारी हुनुपर्नेछ ।
- (च) एक व्यक्ति एकभन्दा बढी उपभोक्ता समितिको सदस्य हुन पाउने छैन । साथै सगोलका परिवारबाट एकजना भन्दा बढी व्यक्ति एउटै उपभोक्ता समितिको सदस्य हुन पाइने छैन ।
- (छ) उपभोक्ता समितिको गठन सकेसम्म सर्वसम्मत तरिकाले गर्नुपर्नेछ । सर्वसम्मत हुन नसकेमा उपभोक्ताहरुको बहुमतबाट उपभोक्ता समितिको गठन गरिने छ ।
- (ज) उपभोक्ताहरुको लागत सहभागितामा सञ्चालन हुने आयोजनाहरु उपभोक्ता समितिबाट कार्यान्वयन गर्न प्राथमिकता दिईनेछ ।
- (झ) वडा कार्यालयले आयोजना सञ्चालन एवं कार्यान्वयनमा संलग्न उपभोक्ता समितिको अभिलेख अनुसूची-१ बमोजिमको ढाँचामा व्यवस्थित गर्नुपर्नेछ ।

४ . उपभोक्ता समितिका सदस्यको योग्यता:

- (१) उपभोक्ता समितिका सदस्यको योग्यता देहाय बमोजिम हुनुपर्नेछ ।
- (क) आयोजना क्षेत्रमा घर जग्गा भएको वासिन्दा,
- (ख) २१ वर्ष उमेर पुरा भएको,
- (ग) फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको,
- (घ) सरकारी बाँकी बक्यौता वा पेशकी फछ्यौट गर्न बाँकी नरहेको,
- (ङ) अन्य उपभोक्ता समितिमा सदस्य नरहेको ।
- (२) दफा १ मा जुनसुकै कुरा लेखिएको भएतापनि जनप्रतिनिधि, बहालवाला सरकारी कर्मचारी र शिक्षक कर्मचारी उपभोक्ता समितिको सदस्यमा बस्न पाईने छैन ।

## परिच्छेद - ३

### कार्यान्वयन तथा व्यवस्थापन

#### ५. आयोजना कार्यान्वयनः

(१) महानगरपालिकाका महाशाखा, शाखा, केन्द्र, इकाई र बडावाट आर्थिक वर्ष शुरु भएको मितिले ३० दिन भित्र उपभोक्ता समिति/विभिन्न संघ संस्था र समुह, वाट सञ्चालन हुने आयोजना, परियोजना र कार्यक्रमहरु पहिचान र छनौट गरी प्रत्येक आर्थिक वर्षको वैशाख मसान्त भित्र कार्यान्वयन हुने गरी खरिद कार्य योजना बनाई स्वीकृत गरी/गराई कार्ययोजना अनुसार कार्यान्वयन गरिनेछ।

#### ६. आयोजनाको सम्भाव्यता अध्ययन/लागत अनुमान तयार/स्वीकृति सम्बन्धी व्यवस्था:

(१) उपभोक्ता समिति गठन पश्चात आयोजनाको ड्रईड, डिजाईन र लागत अनुमान (सम्भव भएसम्म नेपाली भाषामा तयार गरिएको) स्वीकृत गरी उपभोक्ता समितिलाई उपलब्ध गराउनु पर्नेछ।

#### (२) आयोजनाको सम्भाव्यता अध्ययनः

क) बडामा कार्यरत प्राविधिक/इन्जिनियरबाट योजनाको सम्भाव्यता अध्ययन फाराम भरी अधिकार प्राप्त पदाधिकारीबाट स्वीकृत भए

पश्चात मात्र विस्तृत योजना प्रतिवेदन (Detail Project Report) तयार गर्नु पर्ने छ ।

ख) सम्भाव्यता अध्ययन प्रतिवेदन (Feasibility Report) बडा प्राविधिकवाट तयार गरी अधिकार प्राप्त पदाधिकारीवाट स्वीकृत गराउनु पर्ने छ ।

(३) आयोजनाको लागत अनुमान तयार:

क) स्वीकृत दररेटको आधारमा प्राविधिकवाट स्थलगत निरीक्षण, नाप जाँच गरी लागत अनुमान तयार गर्नु पर्ने छ ।

ख) मेशिनरी प्रयोग गर्नु पर्ने भएमा सोही अनुसारको दररेट खोली लागत अनुमान तयार गर्नु पर्ने छ ।

ग) योजना संभौता पूर्वको स्थलगत तस्वीर, (फोटो), योजना निर्माण अवधिको प्रष्ट देखिने तस्वीर र योजना सम्पन्न भएपछिको अवस्थाको प्रष्ट देखिने तस्वीर अनिवार्य रूपमा उपभोक्ता समितिका पदाधिकारीहरु मध्येवाट प्रमाणित गराई राख्नु पर्ने छ ।

घ) प्राविधिकले लागत अनुमान गर्दा रु ५०००/- (पाँचहजार) भन्दा बढने गरी लमसम (Lump sum) दररेट राख्न पाईने छैन ।

- ड) लागत अनुमानको साथमा प्रत्येक आइटममा दररेट सूचक नै उल्लेखित गर्नु पर्ने छ ।
- च) उपभोक्ता समिति मार्फत संचालन हुने जनसहभागिताको अंश नलाग्ने आयोजनाहरु बाहेकका आयोजनामा उपभोक्ता समितिको सहभागिता लागत अनुमान रकमको कम्तिमा १० प्रतिशत वा सो भन्दा बढी हुनेछ ।
- छ) उपभोक्ता समिति मार्फत संचालन हुने जनसहभागिताको अंश नलाग्ने आयोजनाहरु बाहेकका आयोजनामा उपभोक्ता समितिको सहभागिता लागत अनुमान रकमको कम्तिमा १० प्रतिशत वा सो भन्दा बढी हुनेछ ।
- ज) सडक कालोपत्र गर्ने जस्ता जटिल प्रकृतिका योजना उपभोक्ता समितिवाट संचालन गर्ने गरी सम्भौता गर्न पाईने छैन ।
- (४) लागत अनुमान स्वीकृती सम्बन्धी व्यवस्था :
- क) प्राविधिकवाट तयार गरी पेश भएको लागत अनुमान अधिकार प्राप्त अधिकारीबाट स्वीकृत गराउनु पर्नेछ ।
- (ख) लागत अनुमान संसोधन गर्नु पर्ने प्राविधिक कारण सहित पेश भएमा स्वीकृत बजेट सीमाको परिधिभित्र रही संसोधन गर्न

सकिनेछ तर लागत सहभागिता अनिवार्य रहेका परियोजनाको हकमा थप रकम जम्मा गरे पश्चातमात्र संसोधन गर्न सकिनेछ ।

(५) यसै कार्यविधि अनुसार प्रमुख प्रशासकीय अधिकृतले वडास्तरीय आयोजना/कार्यक्रमको लागत अनुमान स्वीकृति र सम्भौता गर्ने अधिकार वडा सचिवलाई प्रत्यायोजन गर्नु पर्नेछ ।

#### ७. आयोजना सम्भौता सम्बन्धी व्यवस्था:

- १) आयोजना कार्यान्वयका लागि उपभोक्ता समिति र महानगरपालिका कार्यालय वडा कार्यालय विचको अनुसूचि-२ बमोजिमको ढाँचामा संभौता गर्नुपर्नेछ ।
- २) सम्भौतामा नक्सा/लागत अनुमान/सम्भौता सँगै सो कार्यको कार्य तालिका समेत संलग्न गर्नु पर्ने छ ।
- ३) वडा अध्यक्षको सिफारिसमा संभौतामा ईन्जिनियर साक्षी वस्ने र अधिकार प्राप्त अधिकारीले सम्भौतामा दस्तखत गर्ने गरी सम्भौता गर्नु पर्ने छ ।
- ४) दफा २ बमोजिम सम्भौता भएको १५ दिन भित्र परियोजना शुरु गरी वडा कार्यालय र सम्बन्धित ईन्जिनियरलाई जानकारी गराउनु पर्नेछ ।
- ५) योजना सम्भौता गर्दा, सम्भौताका पक्षहरूले नाम, थर, पद र हस्ताक्षरका साथै मिति समेत

अनिवार्य उल्लेखित गर्नु पर्ने छ । साथै पहिले सम्भौता गरेको योजना फछ्यौट नगरी अर्को योजना संभौता गर्न पाईने छैन ।

- ६) योजना सम्भौता गर्दा उपभोक्ता समितिका पदाधिकारीहरूको नाम, थर, ठेगाना र सम्पर्क नम्बर अनिवार्य उल्लेखित गर्नु पर्ने छ ।
- ७) ललितपुर महानगरपालिकाका सबै वडाहरूमा उपभोक्ता समितिको दर्ता सम्बन्धी व्यवस्था महानगरपालिकाले तोके बमोजिम हुनेछ तर उपभोक्ता समितिको अभिलेख अनुसूची-१ बमोजिमको ढाचामा अध्यावधिक गर्नु पर्नेछ ।
- ८) आयोजना/योजना सम्भौता गर्दा : उपभोक्ता समितिको अध्यक्षको नाम, आयोजनाको नाम, ठेगाना, उद्देश्य, योजना सुरु गर्नु पर्ने मिति, सम्पन्न गर्नु पर्ने मिति, लागत अनुमान, लागत व्यहोर्ने श्रोत, उपभोक्ता समितिले र महानगरपालिकाले व्यहोर्नु पर्ने रकम, योजनावाट लाभान्वित हुने घर परिवार संख्या, जनसंख्या, समुदाय, भुक्तानी प्रकृया, आयोजनाको मर्मत संभारको व्यवस्था, समेत स्पष्ट सम्भौतामा नै उल्लेख गर्नु पर्नेछ ।
- ९) सम्भौता गर्दा उपभोक्ता समिति बैठकको निर्णयको प्रतिलिपि, समितिका सबै

पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि तथा समितिको नामको छाप अनिवार्य राख्नु पर्नेछ ।

- १०) आयोजना/योजना सम्भौता गर्दा योजना सम्पन्न गर्नु पर्ने मिति अनिवार्य उल्लेख गर्नु पर्ने छ । तोकिएको समयमा कार्यसम्पन्न नगर्ने उपभोक्ता समितिलाई वडा कार्यालयले अभिलेख राखी नकारात्मक सूचीमा राख्न सक्नेछ ।
- ११) योजना/कार्यक्रम सम्भौता गर्ने अवधी फाल्तुण मसान्तसम्म हुनेछ ।
- १२) उपभोक्ता समितीले निर्माण व्यवसायी मार्फत काम गराउन पाईने छैन ।
- १३) उपभोक्ता समितिले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गर्नु पर्नेछ ।
- १४) उपभोक्ता समितिले पाँच लाख भन्दा माथिको योजनामा अनुसूची-३ को ढाँचामा अनिवार्य आयोजना सूचना पाटी राख्नु पर्नेछ ।

#### ८. पेशकी सम्बन्धी व्यवस्था:

- १) आयोजना कार्यान्वयनको लागि पहिलो किस्ता वापतको वटीमा ३३ प्रतिशत रकम पेशिक स्वरूप उपलब्ध गराईनेछ । उपभोक्ता समितिले हरेक किस्ताको कामको प्राविधिक मुल्यांकन विल, भरपाई र खर्च प्रमाणित गर्ने अन्य कागजात वैठकवाट अनुमोदन गराई महानगरपालिका कार्यालय /वडा कार्यालयमा पेश गर्नु पर्नेछ । साथै उपभोक्ता समितिले सामाजिक लेखापरिक्षण समेत गराई सो को

प्रतिवेदन संलग्न गरी अन्तिम किस्ता वापतको रकम प्राविधिकबाट पेश नापी किताव, ठेका सम्बन्धी विल लगायत कार्यसम्पन्न /कार्य स्वीकार प्रतिवेदन जाँचपास समिति/अनुगमन समितिवाट फरफारकको सिफारिस भए अनुसार भुक्तानीका लागी आर्थिक प्रशासन महाशाखामा फाइल पठाइने छ । आर्थिक प्रशासन महाशाखाले यसरी प्राप्त फाइल अध्ययन गरी ७ दिन भित्र भुक्तानी दिनुपर्नेछ ।

- २) उपभोक्ता समितिले पहिले लिएको पेशकी फछ्यौट नगरी सोही उपभोक्ता समितिसंग अर्को योजना सम्झौता गर्न पाईने छैन ।
- (३) संझौता वमोजिमको प्रथम किस्ता पाउँ भन्ने उपभोक्ता समितिको निर्णय, समितिको निवेदन र वडाको सिफारिस पेश भए पश्चात उपदफा १ वमोजिमको रकम पेशकी स्वरूप उपलब्ध गराइने छ ।

#### ९. खाता संचालन सम्बन्धी व्यवस्था:

- १) उपभोक्ता समितिको खाता नेपाल सरकारले तोकेको “क” बर्गका कमर्सियल बैंकमा हुनुपर्नेछ ।
- २) समितिको खाता अध्यक्ष, कोषाध्यक्ष र सचिव गरी तीन जनाको संयुक्त दस्तखतबाट संचालन हुनेछ ।

## १०. कार्यादेश

१) योजना संभौता भए पछि उपभोक्ता समितिको नाममा अधिकार प्राप्त अधिकारीले कार्यादेश दिनु पर्नेछ । त्यस्तो कार्यादेश पाएको मितिले १५ (पन्च) दिन भित्र अनिवार्यरूपमा कार्य शुरू गर्नुपर्नेछ ।

## ११. म्याद थप सम्बन्धी व्यवस्था :

- १) संभौता र कार्यादेशमा दिइएको समयमानै योजना सम्पन्न हुन नसकेमा म्याद समाप्त हुनु भन्दा कम्तिमा ७ दिन अगावै उपभोक्ता समितिको कारण सहितको म्याद थपको लागि निवेदन महानगरपालिका/वडा कार्यालयमा दर्ता गराउनु पर्नेछ ।
- २) म्याद थपको लागि निवेदन प्राप्त भए पछि प्राविधिकवाट म्याद थप गर्नु पर्ने मनासीव कारण भएमा प्राविधिक प्रतिवेदन/सिफारिस सहित म्याद थपको लागि महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नु पर्ने छ ।
- ३) उपदफा १ बमोजिमको म्याद थप आयोजनाको प्रकृति र निर्माण स्थलको वस्तुस्थितिलाई मध्यनजर गरि बढीमा १ वर्ष सम्म म्याद थप गर्न सकिनेछ ।

**१२. नापी किताव (Measurement Book) तयार गरी राख्ने:**

- १) कार्यदिशमा तोकीएका प्राविधिकवाट छुट्टाछुट्टै योजनाको Measurement Book तयार पारी छुटाछुट्टै र चुस्त दुरुस्त राख्नु पर्नेछ ।

**१३. सफ्टवयर (Software entry) :**

- १) योजनाको संचालन तथा व्यवस्थापन सम्बन्धमा समय सापेक्ष परिमार्जन गरि क्रमशः विधुतीय माध्यमबाट गर्ने व्यवस्था मिलाईनेछ ।

**१४. वजेट सुनिश्चितता सम्बन्धी व्यवस्था :**

- १) योजना प्रशासन/वडा सचिवले योजनाको मुख्य पेजमा वजेट भए नभएको एकिन गरी सिफारीस/स्वीकृत गर्नु पर्ने ।
- २) सम्भौता गरीएका फाईलको प्रतिलिपि संलग्न राखी पहिलो किस्ता रकम निकासाको लागि आर्थिक प्रशासन महाशाखामा सिफारिस गरी पठाउनु पर्नेछ ।

**१५. अनुगमन /मूल्यांकन**

- १) योजना/कार्यक्रमहरूको अनुगमन तथा मूल्यांकन सम्बन्धीत कार्यविधि अनुसार हुनेछ । तर कार्यविधि स्वीकृत नहुने अवधि सम्म साविक बमोजिम हुनेछ ।
- २) योजना कार्यसम्पन्न भएको विवरण खोली योजना फरफारकका साथै अन्तिम किस्ता

भुक्तानीका लागि वडा अध्यक्षले महानगरपालिकामा सिफारिस गरी पठाउनु पर्नेछ ।

- ३) वडास्तरमा वडा अध्यक्षको संयोजकत्वमा वडा सचिव/प्राविधिक/रहेको अनुगमन समिति गठन गरी सो समितिले निर्णय गरी निर्णयको प्रतिलिपि समेत समेत संलग्न राखी फरफारक एवं भुक्तानीको लागि महानगरपालिकामा सिफारिस साथ पठाउनु पर्ने छ ।
- ४) महानगरपालिकाको अनुगमन समितिले/माथिल्लो तहको प्राविधिक/कर्मचारीवाट वडा स्तरमा सम्झौता भएका कुनै पनि योजना कुनै पनि समयमा अनुगमन गरी आवश्यक निर्देशन दिन सक्नेछ । यसरी गरिने अनुगमनमा सहयोग गर्नु वडाका कर्मचारी/पदाधिकारीहरुको कर्तव्य हुनेछ ।
- ५) योजनाको गुणस्तर कायम राख्न सम्बन्धित उपभोक्ता समिति, प्राविधिक र योजनागत अनुगमन समितिको जिम्मेवारी हुनेछ ।
- ६) प्रत्येक योजनाको अनुगमन तथा सहजीकरण समिति गठन गरिएको हुनु पर्नेछ । अन्तिम किस्ता रकम निकासा दिदा अनुगमन समितिले अनुगमन गर्दाको तस्वीर सहितको प्रतिवेदन अनिवार्य संलग्न हुनुपर्नेछ ।

#### १६. कार्य सम्पन्न तथा भुक्तानी सम्बन्धी व्यवस्था:

- १) योजना लागत अनुमान/नक्सा तयार/ सम्झौता गर्ने पहिलो किस्ता /दोश्रो किस्ता र अन्तिम किस्ता भुक्तानी सहित योजना फरफारकको समय तालिका वमोजिम कार्यान्वयन गर्नु पर्ने छ ।
- २) वडा कार्यालयले योजनाको अभिलेख दुरुस्त राख्नु पर्ने छ ।
- ३) उपभोक्ता समितिवाट कार्य सम्पन्न भएको भनि निवेदन प्राप्त भएपछी प्राविधिकवाट स्थलगत निरीक्षण गरी नापजाँच गरी अन्तिम कार्यसम्पन्न प्राविधिक मुल्यांकन प्रतिवेदन पेश गर्नुपर्ने छ । पेश भएको कार्यसम्पन्न प्रतिवेदन वडा कार्यालयवाट सिफारिस सहितको फाइल लागत अनुमान स्वीकृत गर्न तोकिएको पदाधिकारी समक्ष सिफारिस गर्नु पर्ने छ ।
- ४) लागत अनुमान स्वीकृत गर्ने पदाधिकारीले कार्यसम्पन्न मुल्यांकन जाँच गरी सिफारिस सहित वढिमा १५ दिन भित्र योजना फरफारक तथा जाँचपासको लागि पूर्वाधार निर्माण महाशाखा योजना अनुगमन शाखामा पठाउनु पर्नेछ ।
- ५) फाइल प्राप्त भएको १५ दिन भित्र पूर्वाधार निर्माण महाशाखा योजना अनुगमन शाखाले जाँचपास तथा फरफारक समितिको वैठकमा फाइल पेश गरी निर्णय भए वमोजिम भुक्तानीको

लागि आर्थिक प्रशासन महाशाखामा सक्कलै  
फाइल पठाउनु पर्नेछ ।

- ६) आयोजनाको भुक्तानी दिँदा उपभोक्ता समितिको  
नाम रहेको बैंक खाता मार्फत दिनुपर्नेछ ।
- ७) आयोजना सम्पन्न भई फरफारक गर्नु अगावै  
उपभोक्ता समितिले अनिवार्य रूपमा वडा  
कार्यालयको प्रतिनिधिको रोहवरमा अनुसूची-४  
को ढाँचामा सामाजिक परीक्षण अनिवार्य रूपमा  
गर्नु पर्ने छ ।
- ८) उपभोक्ता समितिले आफुले प्रत्येक किस्तामा  
गरेको खर्चको सूचना अनुसूची ५ बमोजिमको  
ढाँचामा सार्वजनिक गर्नु पर्ने छ ।
- ९) उपभोक्ता समितिले आयोजनाको फरफारकको  
लागि कार्यालयमा कागजात पेश गर्दा अनुसूची -  
६ बमोजिमको ढाँचामा आयोजनाको भौतिक तथा  
वित्तिय प्रतिवेदन पेश गर्नु पर्ने छ ।
- १०) क) प्रथम किस्ता पेशिक लिई योजना  
कार्यान्वयनको क्रममा कुनै मनासीव कारण (  
सिमाना विवाद, निकास जोड्न विवाद, निर्माण  
स्थलमा विवाद जस्ता कारण) ले गर्दा संभौता  
भएको १ वर्ष भित्र पनि कार्यान्वयन हुन नसक्ने  
अवस्था आएमा उपभोक्ता समितिको निर्णय  
सहित वडामा निवेदन दिनु पर्ने छ । सो निवेदन  
समेतको आधारमा वडा कार्यालयको

स्पष्ट/किटानी सहितको सिफारीसमा निर्माण कार्य संचालन हुन नसकेमा पेशिक लगेको रकम जुन बैकमा खाता खोली जम्मा गरेको छ सोहि बैकको खाताको मौज्दात विवरण हेरी रकम चलाएको नदेखिएमा पेशिक लगेको रकम फिर्ता गर्न लगाई संभौता रद्द गर्न सकिनेछ । म्याद थप गरिएको रहेछ भने म्याद थप सम्मको अवधिभर पनि यो उपदफा लागु हुनेछ ।

- ख) संभौता वमोजिम प्रथम किस्ता वापतको रकम पेशिक लिई संभौता वमोजिमको कार्य शुरु नगरेको र बैकवाट रकम समेत फिकेको बैकको खाता विवरणवाट देखिएमा पेशिक लगेको रकमको पेशिक लगेको मितिवाट निवेदन र बडाको सिफारिस समेत प्राप्त भएको मिति सम्मको अवधिलाई आधार मानी १० प्रतिशत व्याज दर सहित रकम फिर्ता गर्नुपर्नेछ । यसरी रकम फिर्ता दाखिला भए पश्चात योजना संभौता रद्द गरिनेछ ।
- ११) उपभोक्ता समितिले आर्थिक कारोबार गर्दा अनिवार्य बैंकिंग प्रणाली अपनाउनु पर्नेछ ।
- १२) योजनाको लागि खरिद गरिएको विल भरपाईहरु उपभोक्ता समितिको अध्यक्ष्यले प्रमाणित गरि फाईलमा संलग्न गर्नु पर्ने छ । यसरि खरिद

गरिएका विलहरु PAN Bill वा VAT Bill अनिवार्य हुनुपर्नेछ ।

१३) Moster Roll उपभोक्ता समितिको सचिवले तयार गरि उपभोक्ता समितिबाट प्रमाणित गरि उपभोक्ता समितिको छाप लगाई प्रमाणित गर्नु पर्नेछ ।

### १७. विविध

- १) सार्वजनिक जग्गामा संरचना निर्माण गर्नु पर्ने भएमा जग्गाको श्रेस्ता, निर्माण गरिने प्रस्तावीत संरचनाको मापदण्ड अनुसारको नक्सा सहित कार्यपालिकाको स्वीकृतिका लागि पेश गर्नु पर्नेछ । कार्यपालिकाले स्वीकृत गरे पश्चात मात्र कार्यान्वयनमा लगिनेछ ।
- २) ललितपुर महानगरपालिका भित्रका विभिन्न सडकहरुमा नयाँ पिचको कार्य भई रहेको हुदौं कमितमा पनि २ वर्ष भित्र कुनै पनि पिच काट्न पाईनेछैन । अति आवश्यक भएमा महानगरपालिकावाट स्वीकृत गरेको दररेटमा प्रतिवर्ग मिटरको शुल्क वुभाएर मात्र पिच खन्ने/काट्न पाईने छ । दुई वर्ष भन्दा बढी भएका पिच /आर सि.सि./ पि.सी.सी. वाटोको नयाँ धारा जडान पुरानो धारा मर्मत तथा ढल मंगाल मर्मत गर्नु पर्ने भएमा चालु आ.व.को लागि सडक डिभिजन कार्यालयवाट स्वीकृत

दररेटमा सम्बन्धित वडाका ईन्जिनियर/ प्राविधिकले तयार पारेको लागत अनुमानको आधारमा शुल्क वुभाएर मात्र वाटो खन्न वा पिच काट्न पाईनेछ ।

- ३) निर्माण भएका सडकहरु २ वर्ष भित्र भए नभएको सिफारिस सहित २ वर्ष भित्रका सडक धारा ढल जडानका लागि कटान माग हुदाँ नियमानुसारको शुल्क वडामा नै वुभाउन लगाई स्वीकृति दिने सोको जानकारी महानगरपालिकालाई गराउन साथै सडक मर्मत सोही आर्थिक वर्ष भित्र महानगरपालिकाले मर्मत गर्ने ।
- ४) कार्य सम्पन्न भएपछि १ प्रति फाईल सम्बन्धित वडामा राखी सक्कल फाईल प्रमुख प्रशासकीय अधिकृत समक्ष भुक्तानीको लागि महानगरपालिकामा पेश गर्नु पर्नेछ ।
- ५) वडाको मर्मत शिर्षकमा खर्च सकिए पश्चात मात्र महानगरपालिकामा मर्मत खर्चको लागि सिफारिस गरिनेछ ।
- ६) विविध शिर्षकको रकम पूर्व कार्यक्रम तर्जुमा गरी प्रस्ताव स्वीकृती गरी खर्च गर्ने प्रणाली कार्यान्वयन गरिनेछ ।
- ७) वडा प्रोफाईल वा परामर्श खरिद सम्बन्धी कार्य समेत खरिद नियमावली अनुसार गरिने छ ।
- ८) योजना संग सम्बन्धित सबै कृयाकलाप गर्दा, निर्णय गर्दा वा खरिद गर्दा प्रचलित खरिद ऐन

तथा नियमावलीलाई अनुशारण गर्नु पर्ने छ । उक्त कानून वारेमा अनविज्ञता क्षम्य मानिने छैन ।

- ९) यो निर्देशिका वमोजिम भए गरेका कामको जिम्मेवारी सम्बन्धित पदाधिकारीको हुनेछ । भुक्तानी कार्य महानगरपालिका भएकै आधारमा जिम्मेवारी सरेको मानी व्याख्या गर्न पाईने छैन ।
- १०) मर्मत शिर्षकमा विनियोजन भएको वजेट प्रयोग नियमित रूपको मर्मत, कार्यालयका सामाग्रीहरुको मर्मत, मेशिनरी औजारहरुको मर्मत, आदि काममा मात्र खर्च गर्न पाईने छ ।
- ११) विविध शिर्षकको वजेट : वडा स्वीकृत भएका योजनाहरुमा वजेट थप गर्ने, गाभ्ने आदि गर्न पाईने छैन । नगरी नहुने र वडाको सम्बन्धित शिर्षकमा वजेट नभएको अवस्था समेतको विचार गरी वडा समितिको निर्याणानुसार मात्र विविध शिर्षकको वजेट खर्च गर्न सकिने छ ।
- १२) उपभोक्ता समितिले लागत सहभागिता, जिन्सी श्रमदान गर्ने व्यक्ति संस्थाको रेकर्ड सम्बन्धित फाईलमा राख्नु पर्ने छ । उक्त जनसहभागिताको नगद जिन्सी र श्रम उपभोक्ता समितिले वडामा बुझाए अनुसार वडामा अभिलेख राख्नु पर्नेछ ।
- १३) अन्य आवश्यक देखिएको कुरा सम्झौतामा राख्न सकिनेछ ।

- १४) महानगरपालिकाले सम्बन्धित मिसिल माग गरेको अवस्थामा सक्कल मिसिल तत्कालै उपलब्ध गराउनु पर्नेछ ।
- १५) उपभोक्ता समितिवाट कार्यसम्पन्न भई अन्तिम किस्ता रकम भुक्तानी लगेको ३५ दिन भित्र समितिको बैठक वसी समितिको खाता बन्द गर्नु गराउनु पर्ने छ । यो समितिको छाप प्रयोग गरि अन्य योजना संभौता गर्न पाउने छैन ।
- १६) यस कार्यविधिमा उल्लेखित व्योहोराहरु सार्वजनिक खरिद ऐन, २०८३ तथा सार्वजनिक खरिद नियमावली, २०८४ सँग बाझिएको हदसम्म अमान्य हुनेछ ।

#### १८. बचाउ

- क. वडा स्तरको आयोजना / योजना कार्यविधि २०७८ बमोजिम भए गरेका सबै कार्यहरु यसै बमोजिम भए गरेको मानिनेछ ।
- ख. वडास्तरीय आयोजना/योजना संभौता गर्ने सम्बन्धि कार्यविधि २०७८ जारी हुनु पूर्व र जारी भए पश्चात योजना संभौता भई हाल सम्म पनि कार्य शुरु हुन नसकि रकम फिर्ता दाखिलाका लागि निवेदन पेश गरेकाको हकमा समेत यसै संसोधित कार्यविधि बमोजिम हुनेछ ।

**अनुसूची १**  
**उपभोक्ता समितिको लगत**  
**ललितपुर महानगरपालिका**

आ.व.

क्र.स.	उपभोक्ता समितिको नाम र ठेगाना	पदाधिकारीको नाम र सम्पर्क नं.				गठन मिति	बैंकको नाम	खाता नं.
		अध्यक्ष	उपाध्यक्ष	सचिव	कोषाध्यक्ष			

उपरोक्त अनुसारको उपभोक्ता समिति गठन ठीक छ, भनि प्रमाणित गर्ने

.....  
**वडा अध्यक्ष/वडा सदस्य**

## अनुसूची २

ललितपुर महानगरपालिका  
योजना संझौता फाराम

१. समझौता गर्ने पक्ष र आयोजनाः

क) उपभोक्ता समितिको विवरणः

१. नामः

२. ठेगानाः

ख) आयोजनाको विवरणः

१. नामः

२. आयोजना स्थलः

३ उद्देश्यः

४. आयोजना सुरु हुने मितिः

२. आयोजनाको लागत सम्बन्धी विवरणः

क) लागत अनुमान रु

ख) लागत व्यहोर्ने स्रोतहरु

१. कार्यालयः

२. उपभोक्ता समितिः

३. अन्यः

ग) बस्तुगत अनुदानको विवरण

सामाग्रीको नाम    एकाई

१. संघबाट

२. प्रदेशबाट

३. स्थानीय तहबाट

४. गैहसरकारी संघसंस्थाबाट

५. विदेशी दातृ संघ संस्थाबाट
६. उपभोक्ताबाट
७. अन्य निकायबाट
- घ) आयोजनाबाट लाभान्वित हुने:
  १. घरपरिवार संख्याः
  २. जनसंख्याः
  ३. संगठित संस्थाः
  ४. अन्यः
३. उपभोक्ता समिति/ समुदायमा आधारित संस्था/ गैहसरकारी संस्थाको विवरणः
  - क) गठन भएको मिति:
  - ख) पदाधिकारीको नाम र ठेगाना (नागरिकता प्रमाणपत्र नं. र जिल्ला)
  १. अध्यक्ष
  २. उपाध्यक्ष
  ३. कोषाध्यक्ष
  ४. सचिव
  ५. सदस्य
  ६. सदस्य
  ७. सदस्य
  - ट. पदेन सदस्य : निर्वाचित जनप्रतिनिधि
- ग) गठन गर्दा उपस्थित लाभान्वितको संख्याः
४. आयोजना सञ्चालन सम्बन्धी अनुभवः

५. उपभोक्ता समिति समुदायमा आधारित संस्था/गैहसरकारी संस्थाले प्राप्त गर्ने किस्ता विवरणः  
किस्ताको क्रम ,मिति ,किस्ताको रकम ,  
निर्माण समाग्री परिमाण      कैफियत
- पहिलो  
दोश्रो  
तेश्रो  
जम्मा
६. आयोजना मर्मत संभार सम्बन्धी व्यवस्था  
क) आयोजना मर्मत संभारको जिम्मा लिने समिति/संस्थाको नामः  
ख) मर्मत सम्भारको सम्भावित स्रोत (छ छैन खुलाउने)  
 जनश्रमदानः  
 सेवा शुल्कः  
 दस्तुर, (चन्दाबाट)  
 अन्य केही भएः
७. अनुगमन समिति :  
नियम १५ (३) बमोजिमको अनुगमन समिति गठन गर्नु पर्नेछ ।  
 निर्वाचित सदस्य

साक्षी

सिफारिस गर्ने अध्यक्ष

## सम्झौताका शर्तहरू

उपभोक्ता समितिको जिम्मेवारी /दायित्व तथा पालना गरिने शर्तहरूः

१. आयोजना मिति .....देखि शुरु गरी मिति.....सम्ममा पुरा गर्नु पर्नेछ ।
२. सम्झौता सम्पन्न भई कार्यादेश प्राप्त गरेको ७ दिन भित्र कार्य शुरु गर्नु पर्ने ।
३. प्राप्त रकम तथा निर्माण सामाग्री सम्बन्धित आयोजनाको उद्देश्यका लागि मात्र प्रयोग गर्नुपर्नेछ
४. नगदी, जिन्सी सामानको प्राप्ती, खर्च र बाँकी तथा आयोजनाको प्रगति विवरण राख्नु पर्नेछ ।
५. आम्दानी खर्चको विवरण र कार्यप्रगतिको जानकारी उपभोक्ता समूहमा छलफल गरी अर्को किस्ता माग गर्नु पर्नेछ ।
६. आयोजनाको कुल लागत भन्दा घटी लागतमा आयोजना सम्पन्न भएको अवस्थामा सो मुताविकनै अनुदान र श्रमदानको प्रतिशत निर्धारण गरी भुक्तानी लिनु पर्नेछ ।
७. उपभोक्ता समितिले प्राविधिकको राय, परामर्श एवं निर्देशन अनुरूप काम गर्नु पर्नेछ ।
८. उपभोक्ता समितिले आयोजनासंग सम्बन्धित विल, भरपाईहरू, डोर हाजिरी फारामहरू, जिन्सी नगदी

खाताहरु, समिति/समुहको निर्णय पुस्तिका आदि कागजातहरु कार्यालयले मागेको बखत उपलब्ध गराउनु पर्नेछ र त्यसको लेखापरीक्षण पनि गराउनु पर्नेछ ।

९. कुनै सामाग्री खरिद गर्दा आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्वर र मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र प्राप्त व्यक्ति वा फर्म संस्था वा कम्पनीबाट खरिद गरी सोही अनुसारको विल भरपाई आधिकारीक व्यक्तिबाट प्रमाणित गरी पेश गर्नु पर्नेछ ।
१०. मूल्य अभिवृद्धि कर (VAT) लाग्ने बस्तु तथा सेवा खरिद गर्दा रु २०,०००।- भन्दा बढी मूल्यको सामाग्रीमा अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ति फर्म संस्था वा कम्पनीबाट खरिद गर्नु पर्नेछ । साथै उक्त विलमा उल्लिखित मु.अ.कर बाहेको रकममा १.५% अग्रीम आयकर बापत करकट्टी गरी बाँकी रकम मात्र वा प्रदायकलाई भुक्तानी हुनेछ । रु २०,०००।- भन्दा कम मूल्यको सामाग्री खरिदमा पान नम्वर लिएको व्यक्ति वा फर्मबाट मात्र खरिद गर्न सक्नेछ । अन्यथा खरिद गर्ने पदाधिकारी स्वयम् जिम्मेवार हुनेछ ।
११. डोजर रोलर लगायतका मेशिनरी सामान भाडामा लिएको एवम् घर बहालमा लिई विल भरपाई पेश भएको

अवस्थामा १०% प्रतिशत घर भाडा कर एवम् बहाल कर तिरु पर्नेछ ।

१२. आयोजना वा योजना सम्पन्न प्रमाण पत्र पाएको १ वर्षसम्म सो को संरक्षणको जिम्मा उपभोक्ता समितिको हुनेछ । तत्पश्चात मर्मत गर्नु परेमा ५ प्रतिशत मर्मत खर्चबाट मर्मत संभार गर्नु पर्नेछ ।
१३. निर्माण कार्यको हकमा शुरु लागत अनुमानका कुनै आईटमहरूमा परिवर्तन हुने भएमा अधिकार प्राप्त व्यक्ति/कार्यालयबाट लागत अनुमान संसोधन गरे पश्चात मात्र कार्य गराउनु पर्नेछ । यसरी लागत अनुमान संशोधन नगरी कार्य गरेमा उपभोक्ता समिति/समुहनै जिम्मेवार हुनेछ ।
१४. उपभोक्ता समितिले काम सम्पन्न गरिसकेपछि बाँकी रहन गएका खप्ने सामानहरू मर्मत संभार समिति गठन भएको भए सो समितिलाई र सो नभए सम्बन्धित कार्यालयलाई बुझाउनु पर्नेछ । तर मर्मत समितिलाई बुझाएको सामानको विवरण एक प्रति सम्बन्धित कार्यालयलाई जानकारीको लागि बुझाउनु पर्नेछ ।
१५. सम्झौता बमोजिम आयोजना सम्पन्न भएपछि अन्तिम भुक्तानीको लागि कार्यसम्पन्न प्रतिवेदन, नापी किताव, प्रमाणित विल भरपाई, आयोजनाको फोटो, सम्बन्धित उपभोक्ता समितिले आयोजना संचालन गर्दा भएको आय

व्ययको अनुमोदन सहितको निर्णय, उपभोक्ता भेलाबाट भएको सार्वजनिक लेखा परीक्षणको निर्णयको प्रतिलिपि तथा सम्बन्धित कार्यालयको वडा कार्यालयको सिफारिस सहित अन्तिम किस्ता भुक्तानीको लागि निवेदन पेश गर्नु पर्नेछ ।

१६. आयोजना सम्पन्न भएपछि ललितपुर महानगर कार्यालयबाट जाँचपास गरी फरफारक गराउनु पर्नेछ । साथै आयोजनाको आवश्यक मर्मत संभारको व्यवस्था सम्बन्धित उपभोक्ताहरूले नै गर्नु पर्नेछ ।
१७. आयोजना कार्यान्वयन गर्ने समुह वा उपभोक्ता समितिले आयोजनाको भौतिक तथा वित्तिय प्रगती प्रतिवेदन अनुसूची-६ को ढाँचामा सम्झौतामा तोकिए बमोजिम कार्यालयमा पेश गर्नु पर्नेछ ।
१८. आयोजनाको दीगो सञ्चालन तथा मर्मत संभारको व्यवस्था गर्नु पर्नेछ ।
१९. आयोजनाको सबै काम संभौता बमोजिम उपभोक्ता समिति/समुहको निर्णय अनुसार गर्नु गराउनु पर्नेछ ।

महानगरपालिकाको जिम्मेवारी /दायित्व तथा पालना गरिने शर्तहरू:

१. आयोजनाको बजेट, उपभोक्ता समितिको काम, कर्तव्य तथा अधिकार, खरिद, लेखाङ्कन, प्रतिवेदन आदि विषयमा

उपभोक्ता समितिका पदाधिकारीहरुलाई अनुशिक्षण  
कार्यक्रम सञ्चालन गरिनेछ

२. आयोजनामा आवश्यक प्राविधिक सहयोग कार्यालयबाट उपलब्ध गराउन सकिने अवस्थामा गराईनेछ र नसकिने अवस्था भएमा आपसी सहमती पत्र तयार गरी उपभोक्ता समितिले बाह्य बजारबाट सेवा परामर्श अन्तर्गत सेवा लिन सक्नेछ ।
३. आयोजनाको प्राविधिक सुपरिवेक्षणका लागि कार्यालयको तर्फबाट प्राविधिक खटाईनेछ । उपभोक्ता समितिबाट भएको कामको नियमित सुपरिवेक्षण गर्ने जिम्मेवारी निज प्राविधिकको हुनेछ ।
४. पेशकी लिएर लामो समयसम्म आयोजना संचालन नगर्ने उपभोक्ता समितिलाई कार्यालयले नियम अनुसार कारवाही गर्नेछ ।
५. श्रममुलक प्रविधिबाट कार्य गराउने गरी लागत अनुमान स्वीकृत गराई सोही बमोजिम सम्झौता गरी मेशिनरी उपकरणको प्रयोगबाट कार्य गरेको पाईएमा त्यस्तो उपभोक्ता समितिसंग सम्झौता रद्द गरी उपभोक्ता समितिलाई भुक्तानी गरिएको रकम मुल्यांकन गरी बढी भएको रकम सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

६. आयोजना सम्पन्न भएपछि कार्यालयबाट जाँच पास गरी फरफारक गर्नु पर्नेछ ।
७. आवश्यक कागजात संलग्न गरी भुक्तानी उपलब्ध गराउन सम्बन्धित उपभोक्ता समितिबाट माग भई आएपछि उपभोक्ता समितिको बैंक खातामा भुक्तानी दिनु पर्नेछ ।
८. यसमा उल्लेख नभएका कुराहरु को अतिरिक्त अन्य कुरा प्रचलित कानून वमोजिम हुनेछ ।

#### अन्य शर्तहरु:

१. सडक नर्माण सम्बन्धी आयोजना संचालन गर्दा उक्त सडकमा कुनै पनि भवनको छत वा बरणडाबाट पानी खसाल्न वा अन्य कुनै तरिकाले सडकलाई क्षति पुग्ने तथा सार्वजनिक आवागमनमा बाधा पुग्ने काम हुन नदिने कुराको ग्यारेन्टी उपभोक्ता समितिले गर्नु पर्नेछ ।
२. आयोजनासँग सम्बन्धित महत्वपूर्ण सूचनाहरु लागत सहभागिता, उपभोक्ता समितिका पदाधिकारीहरु, उपभोक्ताबाट उठेको रकम महानगरपालिकाबाट र अन्य दाताबाट प्राप्त रकम, खर्च विवरण, सामाग्री खरिद र भुक्तानी आदि समय समयमा पारदर्शी रूपमा खर्च गर्नु पर्नेछ ।
३. उपभोक्ता समितिले गर्ने भनि सम्झौता भएको कार्य ठेकेदारबाट गराउन पाउने छैन ।
४. आयोजना सम्पन्न भै जाँचपास फरफारक भएपछि उपभोक्ता समितिमा हस्तान्तरण हुनेछ ।

५. उपभोक्ता समितिले समयमा कार्य गर्न नसकेमा वा हेलचकाई गरी ढिलाई गरेका खण्डमा महानगरपालिकाले सम्झौता तोड्न सक्नेछ ।
६. आयोजनाको प्रगति विवरण मासिक रूपमा महानगरपालिकामा उपलब्ध गराउनु पर्नेछ ।
७. एउटा उपभोक्ता समितिले एक पटकमा एउटा मात्र योजना सम्बन्धी कार्य गर्न पाउनेछ ।

माथि उल्लेख भए बमोजिमका शर्तहरु पालना गर्न हामी निम्न पक्षहरु मन्जुर गर्दछौं ।

<u>उपभोक्ता समिति समुहको तर्फबाट</u>	<u>कार्यालयको तर्फबाट</u>
दस्तखत.....	दस्तखत.....
नाम थर.....	नाम थर.....
पद.....	पद.....
ठेगाना.....	ठेगाना.....
सम्पर्क नं.....	सम्पर्क नं.....
मिति.....	मिति.....

<b>साक्षी:</b>	<b>साक्षी:</b>
कोषाध्यक्ष	प्रशासन
सचिव	प्राविधिक

साल.....महिना.....गते.....रोज शुभम् ।

## अनुसूची ३

(कार्यविधिको दफा ७ (१४) संग सम्बन्धित)

आयोजना सूचना पाटीको नमूना

१. आयोजनाको नामः
२. आयोजना संचालन गर्ने कार्यालय/कार्यक्रमको नामः
३. उपभोक्ता समितिको अध्यक्षको नाम र सम्पर्क नं.:
४. आयोजनाको कुल लागत रकम रुः
  - ४.१. आयोजनामा कार्यालयबाट व्यहोर्ने लागत रुः
  - ४.२. जनसहभागिताबाट व्यहोर्ने लागत रकम रुः
  - ४.३. आयोजनामा लगानी गर्ने अन्य निकायको नाम र व्यहोर्ने लागत रकम रुः
५. आयोजना सम्झौता मिति:
६. आयोजना सम्पन्न गर्ने मिति:
७. आयोजनाबाट लाभान्वित जनसंख्या:

### अनुसूची ४

(कार्यविधिको दफा १६ (७) सँग सम्बन्धित)

सार्वजनिक परीक्षण फारामको ढाँचा पेश गरेको कार्यालय.....

१. आयोजनाको नामः

- क) स्थलः ख) लागत अनुमानः  
 ग) आयोजना शुरू हुने मिति: घ) आयोजना सम्पन्न हुने मिति:  
 २. उपभोक्ता समिति/सामुदायिक संस्थाको क) नामः  
 क) अध्यक्षको नामः ख) सदस्य संख्या: महिला: पुरुषः

३. आमदानी खर्चको विवरणः

क) आमदानीतर्फ जम्मा०:

आमदानीको श्रोत (कहाँबाट कर्ति नगद तथा जिन्सी प्राप्त भयो खुलाउने)	रकम वा परिमाण	कैफियत

ख) खर्चतर्फ

खर्चको विवरण	दर	परिमाण	जम्मा
१. सामाग्री (के के सामाग्री खरिद भयो ?)			
२. ज्याला (के मा कर्ति भुक्तानी भयो ?)			
३. श्रमदान (कर्ति जनाले श्रमदान गरे ?)			
४. व्यवस्थापन खर्च (ढुवानी तथा अन्य खर्च)			

ग) मौज्दात

विवरण	रकम वा परिमाण	कैफियत
१ नगद		
बैंक		
व्यक्तिको जिम्मा		
२ सामग्रीहरु		

घ) भुक्तानी दिन बाँकी

विवरण	रकम वा परिमाण

४. सम्पन्न आयोजनाको लक्ष्य तथा प्रगति विवरण

कामको विवरण	लक्ष्य	प्रगति

५. आयोजनाले पुऱ्याएको लाभ तथा प्रत्यक्ष रूपमा लाभान्वित जनसंख्या (आयोजना सञ्चालन भएको स्थानका उपभोक्ताहरू)

६. आयोजना सञ्चालन गर्दा आयोजक संस्थामा कामको जिम्मेवारी बाँडफाँड (कस कसले कस्तो कस्तो कामको जिम्मेवारी लिएका थिए ? खुलाउने)

उपस्थिति:

१

२

रोहवर: नामथर:

पद:

मिति:

द्रष्टव्य: सावर्जनिक परिक्षण कार्यक्रममा उपस्थित सरोकारवालाहरूको उपस्थिति अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ ।

**अनुसूची ५**  
**(कार्यविधिको दफा १६ (द) सँग सम्बन्धित)**  
**खर्च सार्वजनिक सूचना फाराम**

मिति: २० । । .

- |   |                              |
|---|------------------------------|
| १. आयोजनाको नाम:-                           | २. आयोजना स्थल:-             |
| ३. विनियोजित वजेट:-                         | ४. आयोजना स्वीकृत भएको आ.व:- |
| ५. आयोजना सम्झौता भएको मिति:-               |                              |
| ६. काम सम्पन्न गर्नु पर्ने मिति:-           |                              |
| ७. काम सम्पन्न भएको मिति:-                  |                              |
| ८. उ.स. को बैठकले खर्च स्वीकृत गरेको मिति:- |                              |

**आम्दानी र खर्चको विवरण**

आम्दानी		खर्च	
विवरण	रकम रु	विवरण	रकम
प्रथम किस्ता		ज्याला	
दोश्रो किस्ता		निर्माण सामग्री खरिद	
तेश्रो किस्ता		ढुवानी	
जनश्रमदान		भाडा	
वस्तुगत सहायता		व्यवस्थापन खर्च	
लागत सहभागिता			

उपर्युक्तानुसारको आम्दानी तथा खर्च विवरण यथार्थ हो । यसमा सबै आम्दानी तथा खर्चहरु समावेश गरिएको छ । साथै उपभोक्ताहरुको

प्रत्यक्ष सहभागितामा आयोजना कार्यान्वयन गरिएको छ । यसको  
एक प्रति वडा कार्यालयमा समेत पेश गरिएको छ ।

.....

.....

.....

कोषाध्यक्ष

सचिव

अध्यक्ष

## अनुसूची ६

(कार्यविधिको दफा १६(९) सँग सम्बन्धित)

उपभोक्ता समितिको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन

विवरण पेश गरेको कार्यालय.....

### १. आयोजनाको विवरण

आयोजनाको नाम: वडा नं.: टोल/बस्ती:

उपभोक्ता समितिका अध्यक्ष: सचिव:

### २. आयोजनाको लागतः प्राप्त अनुदान रकम रु.

..... चन्दा रकम रु.....

जनसहभागिता रकम रु. ..... जम्मा रकम रु. .....

### ३. हालसम्मको खर्च रु. ....

क. कार्यालयबाट प्राप्त रकम रु.....

१. निर्माण सामग्रीमा (सिमेन्ट, छड, काठ, दुंगा वा फुवा, गिट्टी, उपकरण आदि) रु. .

२. ज्यालाः- दक्ष रु:- अदक्ष रु. जम्मा रु.

३. मसलन्द सामान (कपि, कलम, मसी, कागज आदि) रु.

४. दैनिक भ्रमण भत्ता (समझौतामा स्वीकृत भए) रु.

५. प्राविधिक निरीक्षण बापत खर्च (समझौतामा स्वीकृत भए) रु.

### ६. अन्य

ख. जनसहभागिताबाट व्यहोरिएको खर्च रु: .....

श्रमको मूल्य बराबर रकम रु. .....

जिन्सी सामान मूल्य बराबर रकम रु. .....

कूल जम्मा रु. .....

४. प्राविधिक प्रतिवेदन बमोजिम मूल्यांकन रकम रु. ....
५. उपभोक्ता समूहको निर्णय बमोजिम/समीक्षाबाट खर्च देखिएको रु.
- .....
६. कार्यान्वयनमा देखिएका मुख्य समस्याहरूः क. ख. ग.
७. समाधानका उपायहरू
- क.
- ख.
- ग.
८. कार्यालयबाट र अन्य निकायबाट अनुगमन भए अनुगमनको सुझावः
९. हाल माग गरेको किस्ता रकम रु.
१०. मुख्य खर्च प्रयोजन
११. प्राप्त रकम आयोजना बाहेक अन्य कार्यमा खर्च गर्ने गराउने छैनौ ।

..... ..... ..... .....  
तयार गर्ने सचिव कोषाध्यक्ष अध्यक्ष

अनसुची ७  
कार्यविधिको दफा द को उपदफा ३ सँग सम्बन्धित

मिति : .....

श्रीमान् प्रमुख प्रशासकीय अधिकृत ज्यू  
ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय,  
पुल्चोक, ललितपुर ।

विषय: संभौता वमोजिमको किस्ता रकम उपलब्ध गराई  
पाउँ ।

उपर्युक्त विषयमा ललितपुर महानगरपालिका वडा नं. ....  
को .....स्थानमा ..... गर्ने सम्बन्धी  
योजनाको उपभोक्ता समिति र वडा कार्यालय/  
महानगरपालिका विच मिति ..... मा  
संभौता भए वमोजिम प्रथम/दोश्रो किस्ता रकम उपलब्ध  
गराइदिनु हुन अनुरोध गरिन्छ ।

.....

नाम थर:  
अध्यक्ष/सचिव/कोषाध्यक्ष  
(उपभोक्ता समितिको अधिकार प्राप्त)  
उपभोक्ता समितिको छाप

प्रमाणीकरण मिति  
२०८१/६/१४

आज्ञाले  
रेखा दास  
प्रमुख प्रशासकीय अधिकृत